



नेपाल सरकार
गृह मन्त्रालय

नेपाल प्रहरी अस्पताल

फोन: { ०१-४४१२४३०
०१-४४१२५३०
Ext: { १२५, १२६

फ्याक्स : ०१-४४३५१५३

पो.ब.नं. २११४७

महाराजगञ्ज, काठमाण्डौ

सिलवन्दी राष्ट्रिय बोलपत्र आह्वानको सूचना

सूचना नं. ११२०७३१०७४

दोश्रोपटक प्रकाशित मिति २०७३/०५/०७ गते ।

यस अस्पताललाई आ.व. ०७३१०७४ मा आवश्यक पर्ने औषधीजन्य सामग्रीतर्फका तपसिलमा उल्लिखित सामानहरू खरिद गर्नुपर्ने भएकोले सूचनामा उल्लिखित शर्तहरूको अधिनमा रही ईजाजत प्राप्त ईच्छुक फर्म, संस्था तथा कम्पनीहरूबाट निम्नानुसार रीतपूर्वक राष्ट्रिय सिलवन्दी बोलपत्र आह्वान गरिएको छ ।

तपसिल:-

सि. नं.	सामानको नाम	परिमाण	जमानत रकम रु	बोलपत्र फाराम दस्तुर रु	बोलपत्र मान्य अवधि	खरिद गर्ने अन्तिम मिति र समय	दर्ता गर्ने अन्तिम मिति र समय	बोलपत्र खोल्ने मिति र समय
१.	एक्स रे सामान	बोलपत्र फारामको आवश्यकता सम्बन्धी विवरण तालिकामा उल्लेख भए अनुसार	१,००,५००/-	१,०००/-	बोलपत्र दाखिला गर्ने अन्तिम मितिले ९० दिन	२०७३/०५/२१ गते कार्यालय समयभित्र ।	२०७३/०५/२२ गते दिनको १२:०० वजेभित्र ।	२०७३/०५/२२ गते दिनको १४:०० वजे ।
२.	एमआरआई फिल्म		४७,०००/-					

- तोकिएको शुल्क तिरी उल्लिखित समय भित्र लिखित निवेदनसहित कारोबार दर्ता तथा नविकरण प्रमाणपत्र, मु.अ.कर तथा आयकर दर्ता प्रमाण पत्र, गत आ.व. को करचुक्ता प्रमाणपत्रको नोटरी पब्लिकवाट प्रमाणित प्रतिलिपिसमेत संलग्न राखि यस अस्पतालको आर्थिक प्रशासन शाखा र कोष तथा लेखा नियन्त्रण कार्यालय, लैनचौर, काठमाण्डौंवाट बोलपत्र फाराम खरिद गर्नसकिने छ ।
- दर्ता गर्ने अन्तिम मिति र समय भित्र तोकिएका बोलपत्र जमानत, बोलपत्र फाराममा उल्लिखित कागजातसमेत सिलवन्दी बोलपत्र यस अस्पतालको आर्थिक प्रशासन शाखामा दर्ता गरी सक्नुपर्ने छ ।
- सिलवन्दी बोलपत्र दाखिल गर्ने अन्तिम दिन १४:०० बजे उपस्थित बोलपत्रदाता वा निजहरूका प्रतिनिधीहरूको रोहवरमा यस कार्यालयमा खोलिने छ । बोलपत्रदाता तथा निजको प्रतिनिधिहरू उपस्थित नभएमा पनि बोलपत्र खोल्ने कार्यमा बाधा पर्ने छैन । बोलपत्र दर्ता गर्ने अन्तिम दिन तथा खोलिने दिन कारणबस कुनै सार्वजनिक बिदा परेमा सो दिनको भोलिपल्ट वा कार्यालय खुलेको दिनमा माथि उल्लिखित स्थान र समयमा बोलपत्रहरू खोलिने छ । निर्धारित मितिमा कारणवश बोलपत्र नखोलिएमा बोलपत्र र बोलपत्र जमानतको मान्य अवधिको गणना पूर्वनिर्धारित मितिदेखि नै गरिने छ ।
- बोलपत्र फारामसाथ तोकिएको जमानत रकममा नघटाई "क" श्रेणीको ईजाजत प्राप्त बाणिज्य बैंकबाट नियमानुसार जारी भएको जमानत पत्र वा कोष तथा लेखा नियन्त्रण कार्यालय काठमाण्डौंको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक ठमेल स्थित एकल धरौटी खाता नं. ११००२०३ मा जम्मा गरेको सक्कलै बैंकभौचर पेश गर्नुपर्ने छ । बैंक जमानत बोलपत्र मान्य अवधि भन्दा कम्तिमा ३० दिन वढी (१२० दिन) अर्थात् कम्तीमा मिति २०७३/०९/०४ गतेसम्म मान्य हुनुपर्ने छ ।

५. रीत नपुगी वा बोलपत्रहरूको सूचनामा निर्धारित समय नाघि पेश हुनआएको सिलबन्दी बोलपत्र उपर कारवाही गरिने छैन ।
६. बोलपत्रदाताले प्रत्येक आईटमहरूको बोलकबोल अड्क अनिवार्य रुपमा पेश गर्नुपर्ने छ । बोलपत्रहरू प्याकेजमा मूल्याङ्कन गरी प्याकेज मै स्वीकृत गरिने छ ।
७. बोलपत्रदाताले E Submission पनि गर्नसक्ने छन् ।

E Submission मा भाग लिने बोलपत्रदाताहरूको लागि:

- (क) सार्वजनिक खरिद अनुगमन कार्यालयको Portal www.gepson.gov.np वाट E Bidding को कार्य गरिने छ । उक्त Web मा Login गरी प्राप्त निर्देशन अनुसार ईच्छुक बोलपत्रदाताहरूले E Bidding मा भाग लिनसक्ने छन् ।
 - (ख) E Bidding मा भाग लिने बोलपत्रदाताहरूले बोलपत्र साथ पेश गर्नुपर्ने कागजातहरू E Bidding Portal www.gepson.gov.np वाट डाउनलोड गरे पश्चात स्पष्ट सँग भरी सो को Scanned Copy PDF Format मा Upload गर्नुपर्ने छ । साथै बोलपत्र फारम दस्तुर वापतको रकम कोष तथा लेखा नियन्त्रण कार्यालय, लैनचौर, काठमाण्डौको नाममा रा.वा.वैंक ठमेलमा रहेको यस अस्पतालको कार्यालय कोड नं.२७-३१४-०९, राजश्व शिर्षक नं. १४२२७, खाता नं. १-१-००१ मा जम्मा गरी वैंक भौचरको Scanned Copy PDF Format मा Upload गर्नुपर्ने छ ।
 - (ग) E Submission गर्ने बोलपत्रदाताहरूले यो सूचना प्रकाशित भएको मितिले बोलपत्र दाखिला गर्ने अन्तिम मिति भित्र Upload गरी सक्नुपर्ने छ । Upload भएका बोलपत्रहरू तोकिएको मिति र समयमा खोलिने छ र पेश गरिएका कागजातहरूको सक्कल प्रतिको साथै उक्त कागजातहरू नोटरी पब्लिकवाट समेत प्रमाणित गराई बोलपत्र खोलिएको दिनमा नै यस अस्पतालमा पेस गर्नुपर्ने छ ।
 - (घ) बोलपत्र दाताले E Bidding मार्फत् बोलपत्र खोल्ने समयमा निजको E Bid दर्ता भएको नदेखिएमा यस अस्पताल जवाफदेही हुने छैन ।
 - (ङ) एकै बोलपत्रदाताले सिलबन्दी बोलपत्र वा E Bid मध्ये कुनै एक माध्यामबाट मात्र बोलपत्र पेश गर्नसक्ने छ । यदी दुवै प्रणाली प्रयोग गरी बोलपत्र पेश गरेमा त्यस्तो बोलपत्र स्वतः रद्द हुनेछन् ।
९. बोलपत्र सम्बन्धी अन्य शर्तहरू बोलपत्र फारममा उल्लेख गरिए बमोजिम हुनेछन् ।
 १०. सूचनामा उल्लेख नभएका कुराहरूको हकमा सार्वजनिक खरीद ऐन, २०६३ र सार्वजनिक खरीद नियमावली २०६४ बमोजिम हुनेछ ।
 ११. यस अस्पतालको फोन नं. ०१-४४१२५३० मा सम्पर्क गरी वा फार्मसी शाखा वा आर्थिक प्रशासन शाखावाट बोलपत्र सम्बन्धी थप जानकारी लिनसकिने छ ।
 १२. यो सूचना नेपाल प्रहरी अस्पतालको website: "www.nph.nepalpolice.gov.np" र सार्वजनिक खरिद अनुगमन कार्यालयको website: "www.ppmo.gov.np" मा पनि हेर्नसकिने छ ।